

**प्रस्ताव नं. १ उपभोक्ता समिति गठन सम्बन्धमा ।**

प्रस्ताव नं. १ माथी छलफल गर्दा तेश्रो गाउँ सभावाट विनियोजित योजनाहरुको मिति २०७५/०८/३० भित्र उपभोक्ता समिति गठन गर्ने सर्व सम्मतिवाट निर्णय गरियो ।

**प्रस्ताव नं. २ योजना सम्पन्न गर्ने सम्बन्धमा ।**

प्रस्ताव नं. २ माथी छलफल गर्दा आ.व ०७५/०७६ को योजना २०७६/०१/३० सम्म योजना सम्पन्न गरि भुक्तानी गर्ने सर्व सम्मतिवाट निर्णय गरियो ।

**प्रस्ताव नं. ३ तेश्रो गाउँ सभाको निर्णय नं. २७ अनुसार अख्तियारी दिने सम्बन्धमा ।**

निर्णय नं.३ प्रस्ताव नं. ३ माथी छलफल गर्दा यस सिद्धलेक गाउँपालिका अन्तर्गत तेश्रो गाउँ सभाको मिति २०७५/०३/३२को निर्णय नं.२७ मा गाउँ सभाको अधिकार गाउँ कार्यपालिकाले प्रयोग गर्न सक्ने भन्ने उल्लेख भए अनुसार धादिङ जिल्ला साविक सलाङ गा.वि.स वडा नं. ९ हाल सिद्धलेक ४ वस्त्रे इन्द्र दत्त सिलवालको नाती मोहन प्रसाद सिलवालको छोरा वर्ष ५१ को शालिकराम सिलवालले यस सिद्धलेक गाउँपालिकाको दोश्रो गाउँ सभा वुङचुङ समेत लाई विपक्षी बनाई मिति २०७५ साल आषाढ १७ गते सम्मानित सर्वोच्च अदालतमा रिट नं. ०७४-WC-००७४ को उत्प्रेषण परामादेश रिट निवेदन दायर गर्नु भएकोमा उक्त मुद्दाका साथै भविष्यमा सिद्धलेक गाउँपालिका लगायत पदाधिकारी तथा कर्मचारीहरुलाई विपक्षी बनाई विभिन्न अदालतमा दायर हुने रिट/निवेदन/मुद्दा उपर मुद्दा , लिखित जवाफ दर्ता गर्ने र वारिस मुकरर गरी सम्बन्धित अदालतमा मुद्दाको पुर्पक्ष गर्नका लागी यस सिद्धलेक गाउँ सभाका अध्यक्ष प्रेमनाथ सिलवाललाई गाउँ सभाको तर्फवाट अख्तियारी दिने निर्णय गरियो ।

**प्रस्ताव नं. ४ अख्तियारी दिने सम्बन्धमा ।**

प्रस्ताव नं. ४ माथी छलफल गर्दा धादिङ जिल्ला साविक सलाङ गा.वि.स वडा नं. ९ हाल सिद्धलेक गाउँपालिका वडा नं. ४ वस्त्रे इन्द्र दत्त सिलवालको नाती मोहन प्रसाल सिलवालको

छोरा वर्ष ५१ को शालिकराम सिलवालले यस सिद्धलेक गाउँपालिकाको कार्यालयलाई समेत विपक्षी बनाई मिति २०७५ साल आषाढ १७ गते सम्मानित सर्वोच्च अदालतमा रिट नं. ०७४-WC-००७४ को उत्प्रेषण परामादेश रिट निवेदन दायर गर्नु भएकोमा उक्त मुद्दाका साथै भविष्यमा सिद्धलेक गाउँपालिका लगायत यस संग सम्बन्धित पदाधिकारी तथा कर्मचारीलाई विपक्षी बनाई विभिन्न अदालतमा दायर हुने रिट/निवेदन/मुद्दा उपर मुद्दा , लिखित जवाफ दर्ता गर्ने वारिस मुकरर गरी सम्बन्धित अदालतमा मुद्दाको पुर्पक्ष गर्नका लागी यस सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाललाई अख्तियारी दिने निर्णय गरियो ।